



टेम्केमैयुड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, अन्नपूर्ण भोजपुर

रासायनिक मल खरिद तथा ढुवानीको लागि अधिकृत वितरक नियुक्ति सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशन मिति:- २०७५/१०/२९

यस टेम्केमैयुड गाउँपालिकाको कृषि रासायनिक मल ढुवानी अनुदान कार्यक्रम अन्तर्गत आ व २०७५/७६ को लागि युरिया र डि. ए. पि. गरी जम्मा १३४.७५ मे.ट. (पछि थप घट हुन सक्ने) रासायनिक मल खरिद तथा ढुवानी गरि बिक्रि वितरण गर्न शिलबन्दी दरभाउपत्र द्वारा अधिकृत विक्रेता नियुक्ति गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकाय र मु.अ.क. (भ्याट) मा दर्ता भै सप्लायर्सको प्रमाणपत्र फर्महरूलाई निम्न लिखित शर्तहरूको अधिनमा रहि शिलबन्दी दरभाउपत्र पेश गर्न हुन आव्हान गरिएको छ ।

क्र.स.	ठे.न.	कामको विवरण	अनुमानित लागत (भ्याट बाहेक)	दरभाउपत्र मूल्य	दरभाउपत्र मान्य अवधि	दरभाउपत्र जमानत रकम तथा मान्य अवधि
१	०१/टेम्केमैयुड/कृषि/०७५/७६	कृषि मल खरिद ढुवानी तथा वितरण	१०,६१,४७५/-	१,०००/-	४५ दिन	रु.२६,५३७/- २०७६/०१/२९(१२ मे २०१९)

शर्तहरू:-

- कृषि सामग्री कम्पनी लिमिटेड धनकुटाबाट रासायनिक मल खरिद गरि ढुवानी तथा बिक्रि वितरण गर्नु पर्ने केन्द्रहरू कोट बजार/पाँचधारे बजार, सेति बगर र अन्नपूर्ण बजार तोकिएको छ ।
- रासायनिक मल ढुवानीको लागि अधिकृत वितरक नियुक्ति हुन शिलबन्दी दरभाउपत्र खरिद गर्न इच्छुक सप्लायर्सहरूले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भै सप्लायर्सको प्रमाण पत्र प्राप्त फर्महरूले मु.अ.कर (भ्याट) मा समेत दर्ता भई अध्यावधिक रुपमा नविकरण भएका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र, नागरिकताको प्रमाणित प्रतिलिपि सहित रु.१० को टिकट टाँसको निवेदनका साथ पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन सम्ममा दरभाउपत्र फारम यस कार्यालयको लेखा फाँटबाट रु.१,०००/- (पछि फिर्ता नहुने गरी) को रसिद काटि खरिद गर्न सकिनेछ ।
- दरभाउ पत्र सम्बन्धि कागजपत्र पेश गर्दा फारमको साथमा मु.अ.कर(भ्याट) मा समेत दर्ता भई अध्यावधिक रुपमा नविकरण भएका प्रमाणको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र, नागरिकताको प्रमाणित प्रतिलिपि कानुनले अयोग्य नभएको लिखित स्वं घोषणा पत्र सहित जम्मा रकमको २.५% रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा रहेको खाता नम्बर २०४०३०३००७१०३ मा जम्मा गरेको सक्कलै भौचर वा यस कार्यालयको नाममा कम्तिमा ७५ दिन सम्मको म्याद राखि जारि गरिएको बैंक ग्यारेण्ट (विडवण्ड) पेश गर्नु पर्ने छ ।
- खरिद गरिएको दरभाउपत्र १६ औं दिनको १२:०० बजे सम्ममा रु.१० को टिकट टाँसी यस कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ ।
- रित पुर्वक पेश भएका दरभाउपत्रहरू यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको २:०० बजे दरभाउपत्र दाता वा निजको आधिकारीक प्रतिनिधिहरूको रोहवरमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- दरभाउपत्र खरिद गरिने अन्तिम दिन वा दरभाउपत्र खोलिने दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्य सोको भोलि पल्ट सोही समयमा हुने छ ।
- दरभाउपत्र मान्य हुने अवधि बोललपत्र पेश गर्ने अन्तिम मितिबाट ४५ (पैतालिस) दिनको हुनेछ ।
- पेश भएको दरभाउपत्र आंशिक तथा पूर्ण रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ ।
- दरभाउपत्र सम्बन्धि कागजातको दररेट महलमा अङ्क भर्दा प्रति मे. टन कबोल गरेको ढुवानी दर रेट अङ्क र अक्षरमा स्पष्ट रुपमा ३ वटै खण्डको महलहरूमा उल्लेख गर्नु पर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईने छ र ३ वटै खण्डको लागि एक मात्र अधिकृत नियुक्ति गरिने भएकोले सबैभन्दा कम कुल कबोल अङ्क गर्ने सारभुत रुपमा प्रभावग्राहि सप्लायर्सलाई अधिकृत वितरक नियुक्ति गरिनेछ ।
- दरभाउपत्र पेश गरेको दर रेट भ्याट बाहेकको हुनुपर्नेछ । कुनै शर्त लेखि आएको र ३ वटै खण्ड मध्ये एक मात्र खालि छोडिएमा त्यस्तो दरभाउपत्र मान्य हुने छैन ।
- दरभाउपत्र दाताले दरभाउपत्र फारम खरिद गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको दस्तखत र कार्यालयको छाप लगाएको दरभाउपत्र फारम खरिद गर्नु पर्नेछ र सोही फारमको प्रत्येक पानामा दरभाउपत्र दाताले फर्म वा कम्पनीको छाप र दस्तखत गरी पेश गर्नु पर्नेछ ।
- रित नपुगेको वा म्याद नाघि आएको दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन ।
- यसमा उल्लेख हुन छुट भएका अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ । यस दरभाउपत्र सम्बन्धी सूचना यस कार्यालयको website <http://tyamkemaikumun.gov.np> मा हेर्न सकिनेछ । थप जानकारीको लागि कृषि शाखाको सम्पर्क नं.९८१ ६७७८०३४ मा बुझ्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत
टेम्केमैयुड गाउँपालिका, अन्नपूर्ण भोजपुर